

Psa

Chapter 105

Nepali Interlinear

Reference: Nepali ERV

1
עֲלִילוֹתָיו: בְּעֵינַיִם הוֹדִיעֵנוּ בְּשִׁמּוֹ קָרָאוּ לַיהוָה הוֹדוּ
उहाँका-कार्यहरू जनताहरूमाझ ज्ञात-गराओ उहाँको-नाममा पुकार्नुहोस् परमप्रभुलाई धन्यवाद-देओ
[H5949](#) [H3045](#) [H8034](#) [H7121](#) [H3068](#) [H3034](#)

परमप्रभुलाई धन्यवाद देऊ। उहाँको नाउँ उपासना गर। सबै जाति-जाति मानिसहरूलाई ती अचम्भ लाग्दा कुराहरूको बारेमा भन जुन उहाँले गर्नुहुन्छ।

2
: וְגִבּוֹרֹתָיו: בְּכֹל-שִׁיחוֹ לֹו זְמַר-וּ לֹו שִׁיר-וּ
आश्चर्यहरूको-बारेमा उहाँका-सबै बोल्नुहोस् उहाँलाई भजन-गाओ उहाँको-निम्ति गाओ
[H6381](#) [H3605](#) [H7878](#) [H2167](#) [H7891](#)

परमप्रभु प्रति भजन गाओ, उहाँको प्रशंसा गर। उहाँले गर्नु भएको अलौकिक कुराहरूको बारेमा बताऊ। जो उहाँले गर्नुहुन्छ।

3
: יְהוָה: מִבְּקִשָּׁי וְלֵב-אֲשַׁמַּח קִדְּשׁוֹ בְּשֵׁם הַתְּהַלֵּל
परमप्रभुको खोज्नेहरूको हृदय आनन्दित-होस् पवित्रताको उहाँको-पवित्र-नाममा घमण्ड-गर्नुहोस्
[H3068](#) [H1245](#) [H8055](#) [H6944](#) [H8034](#)

परमप्रभुको पवित्र नाउँमा घमण्ड गर। तिमीहरू परमप्रभुलाई खोज्दै-खोज्दै आई पुग्यौ त्यसैले अब खुशी हौ।

4
: תְּמִיד: פְּנִי בִקְשׁוּ וְעֹו יְהוָה: דְּרָשׁוּ
सदासर्वदा उहाँको-अनुहार खोज्नुहोस् उहाँको-शक्तिलाई परमप्रभुलाई-र खोज्नुहोस्
[H8548](#) [H6440](#) [H1245](#) [H5797](#) [H3068](#) [H1875](#)

बल पाउनुलाई परमप्रभु कहाँ जाऊ। सहायताको लागि सधैं उहाँकोमा जाऊ।

5
: פִּי: וּמִשְׁפָּטָיו- מִפְּתוֹ עָשָׂה אֲשֶׁר- נִפְלְאוֹתָיו זָכְרוּ
न्यायहरू र-उहाँको-मुखका उहाँका-चिन्हहरू गर्नुभयो जो उहाँका-आश्चर्यहरू सम्झनुहोस्
[H6310](#) [H4941](#) [H4159](#) [H6381](#) [H2142](#)

याद गर ती अचम्मका कुराहरू जुन उहाँले गर्नुहुन्छ। याद गर उहाँका आश्चर्यकामहरू साथै उहाँका बुद्धिमानी निर्णयहरू।

6
: בְּחִירָיו: יַעֲקֹב בְּנֵי עֲבָדוֹ אַבְרָהָם זָרַע
उहाँका-छनौटहरू याकूबका सन्तानहरू उहाँका-दास अब्राहामका हे-सन्तानहरू
[H0972](#) [H3290](#) [H5650](#) [H0085](#) [H2233](#)

तिमीहरू उहाँका दास अब्राहामका सन्तानहरू हौ। तिमीहरू याकूबका सन्तानहरू हौ, तिमीहरू परमेश्वरद्वारा छानिएको मानिसहरू हौ।

7
: מִשְׁפָּטָיו: הָאָרֶץ- בְּכֹל- אֱלֹהֵינוּ יְהוָה: הוּא
उहाँका-न्यायहरू-छन् पृथ्वीमा सबै हाम्रा-परमेश्वर परमप्रभु-हुनुहुन्छ उहाँ
[H4941](#) [H0776](#) [H3605](#) [H0430](#) [H3068](#) [H1931](#)

परमप्रभु नै हाम्रो परमेश्वर हुनुहुन्छ। परमप्रभुले सारा संसारमा राज्य गर्नुहुन्छ।

8
: הוֹדוּ: לְאֵלֶּךָ צְנָה דְּבַר- בְּרִיתוֹ לְעוֹלָם זָכָר
पुस्ताको-निम्ति हजार आज्ञा-दिनुभयो वचन आपनी-करार सदासर्वदा सम्झनुभयो
[H1755](#) [H0505](#) [H6680](#) [H1697](#) [H1285](#) [H5769](#) [H2142](#)

परमेश्वरको करार पत्र सदा सर्वदा याद गर। याद गर उहाँले एक हजार पुस्ताहरूलाई दिनुभएका उहाँका आदेशहरू।

9
: לְיִשְׁחָק: וּשְׁבוּעָתוֹ אַבְרָהָם אֶת- כַּתָּב אֲשֶׁר
इसहाकलाई र-शपथ अब्राहामलाई अब्राहामसँग बाँध्नुभयो जो
[H3446](#) [H7621](#) [H0085](#) [H0854](#) [H3772](#)

परमेश्वरले अब्राहामसित करार गर्नु भएको थियो। परमेश्वरले इसहाक प्रति प्रतिज्ञा राख्नु भएको थियो।

10
 עוֹלָם: בְּרִית לְיִשְׂרָאֵל לְעֵקֶב לְחֹק וַיַּעֲמִידָהּ
 सदाकालको सदाकालको-करार इस्राएलको-निम्ति नियम याकूबको-निम्ति र-स्थापना-गर्नुभयो
[H5769](#) [H1285](#) [H3478](#) [H2706](#) [H3290](#) [H5975](#)

त्यसपछि याकूबको लागि यो नियम झै बनाउनु भयो। परमेश्वरले इस्राएल सँग करार गर्नु भएको थियो। यो सर्वदा रहिरहने छ।

11
 נַחֲלָתְכֶם: קָבֵל כְּנָעַן אֶרֶץ-אֶת-אֶתְנָן לְאֵמֹר
 तिमी-उत्तराधिकारको भाग कनान कनान-देश कनानको दिनेछु तिमीलाई भन्दै
[H5159](#) [H0776](#) [H0853](#) [H5414](#) [H0559](#)

परमेश्वरले भन्नुभयो, “म तिमीहरूलाई कनानको देश दिनेछु। त्यो देश तिमीहरूकै सम्पत्ति हुनेछ।”

12
 בְּהִיוֹתָם: וְגָרִים כְּמֹעַט מִסְפָּר מִתֵּי תֹרֵי
 जब-तिनीहरू त्यहाँ र-परदेशीहरू थोरै गन्तीमा थोरै-सङ्ख्यामा
[H4592](#) [H4557](#) [H4962](#) [H1961](#)

परमेश्वरले त्यो वचन त्यतिबेला राख्नु भएको थियो। जब अब्राहामका परिवारहरू स-साना थिए। तिनीहरू त्यहाँ परदेशीहरू जस्तै बसे।

13
 אֶחָד: עַם אֶל-מִמְלַכָּה גֹוִי אֶל-מִגֹּוִי וַיִּתְּחֵלְבוּ
 अर्को जनता अर्को-राज्यमा एक-राज्यबाट जाति अर्को-जातिमा एक-जातिबाट र-हिँडे-थिए
[H0312](#) [H0413](#) [H4467](#) [H0413](#) [H1980](#)

तिनीहरू एक जातिदेखि अर्को जाति, एक राज्य देखि अर्को राज्य हुँदै भ्रमण गर्दै हिँडे।

14
 מְלָכִים: עָלֵיהֶם וַיּוֹכַח לְעֹשֶׂק אֲדָם לֹ-הַגִּיחַ לֹ-
 राजाहरूलाई तिनीहरूको-विरुद्ध र-हकार्नुभयो तिनीहरूमाथि-थिचन कसैलाई-पनि आग्रह-गर्न थिचनुभएन
[H4428](#) [H3198](#) [H6231](#) [H0120](#) [H3240](#) [H3808](#)

तर परमेश्वरले तिनीहरूप्रति अत्याचार गर्न दिनु भएन। परमेश्वरले राजाहरूलाई पनि तिनीहरूलाई दुःख नदिनु भनेर चेताउनी दिनुभएको थियो।

15
 תַּרְעוּ: אֶל-אֶלְבִּיאי בְּמִשְׁחִי עֲנֵנוּ
 पुर्याओ हानि-न र-मेरा-अगम्बर्ताहरूलाई मेरा-अभिषिक्तहरूलाई छुनुहोस् न-छुनुहोस्
[H0408](#) [H5030](#) [H4899](#) [H5060](#) [H0408](#)

परमेश्वरले भन्नुभयो, “मैले रोजेका मानिसहरूलाई दुःख नदेऊ। मेरो अगमवक्ताहरू प्रति अधर्मी व्यवहार गर्दै नगर।”

16
 שָׁבַר: לָחֶם מִטֶּה-כָּל-הָאָרֶץ עַל-רָעַב וַיִּקְרָא
 भाँच्नुभयो रोटीको रोटीको-आधार सबै देशमाथि देशमाथि अनिकाल र-बोलाउनुभयो
[H7665](#) [H3899](#) [H4294](#) [H3605](#) [H0776](#) [H7458](#) [H7121](#)

परमेश्वरले त्यस देशमा अनिकाल पारिदिनु भयो। मानिसहरूले खानलाई प्रशस्त भोजन पाएनन्।

17
 יוֹסֵף: נִמְכַּר לְעֶבֶד אִישׁ לְפָנֵיהֶם שָׁלַח
 यूसुफ बेचियो दासको-रूपमा एक-मानिसलाई तिनीहरूभन्दा-अगाडि पठाउनुभयो
[H3130](#) [H4376](#) [H5650](#) [H0376](#) [H6440](#) [H7971](#)

तर परमेश्वरले यूसुफ नाउँका एकजनालाई तिनीहरूको अगाडि त्यस ठाउँमा पठाउनु भयो। यूसुफ एक कमारा सरह बेचियो।

18
 נִפְשׁוֹ: בָּאָה בְּרָזָל (רָגְלוֹ) (רָגְלוֹ) בְּכַבֵּל עָנָו
 उसको-प्राण पस्यो फलामले उसको-खुट्टा उसका-खुट्टालाई शृङ्खलाद्वारा दुःख-दियो
[H5315](#) [H0935](#) [H1270](#) [H7272](#) [H7272](#) [H3525](#)

तिनीहरूले यूसुफका खुट्टा वरिपरि डोरीले कसे। तिनीहरूले उनको घाँटी वरिपरि फलामको घेरा हाली दिए।

19
 צִרְפָּתָהּ: יְהוּדָה אֲמָרָת דְּבָרָו בָּא-עַתָּה עָד-
 परीक्षा-गर्यो परमप्रभुको परमप्रभुको-वचनले उहाँको-वचन पूरा-भयो समय जबसम्म
[H6884](#) [H3068](#) [H1697](#) [H0935](#) [H6256](#) [H5704](#)

उनले भनेका अगमवाणी कुराहरू साँच्चै नहोउञ्जेल सम्म तिनी दास सरह नै भए। परमप्रभुको सन्देशले प्रमाण गर्यो कि यूसुफ ठीक मानिस हो।

20 :וַיִּפְרֹקָהוּ עֲמִים מִשָּׁל וַיַּחֲרֹקוּ מִלֵּךְ שָׁלַח
 र-स्वतन्त्र-पार्यो जनताहरूको जनताहरूको-शासकले र-छुटाउनुभयो राजाले पठाउनुभयो
[H4910](#) [H4428](#) [H7971](#)

यसैले मिश्रका राजाले उनलाई मुक्त गरिदिए। राष्ट्रका शासकले उनलाई जेल मुक्त गरिदिए।

21 :קָנִינוּ בְּכֹל-וּמְשָׁל לְבֵיתוֹ אֲדוֹן שָׁמוֹ
 सम्पत्तिमाथि उसको-सबै र-शासक उसको-घरको मालिक नियुक्त-गर्यो
[H7075](#) [H3605](#) [H4910](#) [H0113](#)

उहाँले यूसुफलाई आफ्नो घरको जिम्मा राखिदिए, यूसुफले आफ्नो स्वामीको सबै सम्पत्तिमाथि हेरचाह गरे।

22 :וַיִּבְרָא וַיִּקְנִי בְּנֵפֶשׁוֹ שָׂרִי
 बुद्धि-सिकाओस् र-बूढाहरूलाई आफ्नो-इच्छाअनुसार उसका-हाकिमहरूलाई बाँध
[H2449](#) [H2205](#) [H5315](#) [H8269](#) [H0631](#)

यूसुफले अन्य अगुवाहरूलाई निर्देश दिए। यूसुफले बुढापाकाहरूलाई शिक्षा दिए।

23 :הָם בְּאֶרֶץ-נֹגַר וַיֵּצֵא מִצְרַיִם וַיִּבְאֵר
 हाम हामको-देशमा बस्यो र-याकूबले मिस्रमा इस्राएल र-आयो
[H2526](#) [H0776](#) [H3290](#) [H4714](#) [H3478](#) [H0935](#)

तब इस्राएल मिश्र तर्फ आए, याकूब हामको देशमा बसे।

24 :מִצְרַיִם וַיַּעֲמָהוּ מֵאֵד עָמוֹ וַיִּפֹּר
 तिनीहरूका-शत्रुहरूभन्दा र-शक्तिशाली-बनाउनुभयो अत्यन्त जनतालाई आफ्नो र-बढाउनुभयो
[H3966](#) [H0853](#) [H6509](#)

याकूबको परिवार अत्यन्त बढेर गयो। तिनीहरू आफ्ना शत्रुहरू भन्दा धेरै शक्तिशाली भए।

25 :בְּעֶבְרָיו לְהַתְנַחֵל עָמוֹ לְשָׂנֵא לָבָם הַפֶּה
 आफ्ना-दासहरू-विरुद्ध छल-गर्न आफ्ना-जनतालाई घृणा-गर्न तिनीहरूको-हृदयलाई पल्टाउनुभयो
[H5650](#) [H5230](#) [H8130](#) [H2015](#)

यसकारण मिश्रवासीहरूले याकूबको परिवारलाई हेला गर्न थाले। तिनीहरूले उनीहरूका दासहरू विरुद्ध योजना तयार गर्न थाले।

26 :בֹּ: אֲשֶׁר בָּחַר-עֲבָדָיו מִשָּׂחָה שָׁלַח
 छत्रुभयो छत्रुभयो जसलाई हारून आफ्ना-दासलाई मोशा पठाउनुभयो
[H0977](#) [H0175](#) [H5650](#) [H4872](#) [H7971](#)

यसैले परमेश्वरले आफ्ना दास मोशालाई पठाउनु भयो, अनि उहाँले रोजेको पूजाहारी हारूनलाई पठाउनुभयो।

27 :הָם וּמִפְתָּיִם אֶת-תִּיבֹתֵי הַבְּרִי
 हाम हामको-देशमा र-आश्चर्यहरू उहाँका-चिन्हहरू उहाँका-चिन्हहरूको-वचनहरू तिनीहरूमाझ देखाए
[H2526](#) [H0776](#) [H4159](#) [H0226](#) [H1697](#)

परमेश्वरले मोशा र हारूनको माध्यमद्वारा हाम्रो देशमा धेरै आश्चर्यकामहरू देखाउनु भयो।

28 :וַיִּבְרָא (וַיִּבְרָא) וַיִּבְרָא אֶת-מִרְוֵה וְלֹא-וַיִּחַשְׁבָּהוּ
 वचन-विरुद्ध उहाँका उहाँको विद्रोह-गरे र-विद्रोह-गरेनन् र-अन्धारी-भयो अन्धारी पठाउनुभयो
[H1697](#) [H1697](#) [H0853](#) [H4784](#) [H3808](#) [H2821](#) [H2822](#) [H7971](#)

परमेश्वरले निक्खुर कालो अन्धकार पठाउनुभयो तर मिश्रवासीहरूले उहाँलाई सुनेनन्।

29 :וַיִּתְּם: אֶת-וַיִּתְּם לָרָם מִיַּיָּהּ אֶת-הַפֶּה
 माछाहरूलाई तिनीहरूको र-मार्यो र-मायो पानीहरूलाई तिनीहरूको पल्टाउनुभयो
[H1710](#) [H0853](#) [H4191](#) [H1818](#) [H4325](#) [H0853](#) [H2015](#)

यसैले परमेश्वरले पानीलाई रगतमा परिवर्तन गर्नुभयो, अनि त्यहाँका सारा माछाहरू मरे।

30 מְלִכִּיָּהוּ : מְלִכִּיָּהוּ
कोठाहरूमा तिनीहरूका
H4428 H2315

בְּחֻרֵי : בְּחֻרֵי
तिनीहरूका-राजाहरूका
H2315 H2315

צְפָרְדִּיִּים : צְפָרְדִּיִּים
भ्यागुताहरू तिनीहरूको-देशमा
H6854 H0776

אֲרָצָם : אֲרָצָם
तिनीहरूको-देशमा
H0776 H0776

שָׂרָן : שָׂרָן
भरियो तिनीहरूको
H8317 H8317

तिनीहरूका देश भ्यागुतै भ्यागुताले भरियो। राजाका सुत्ने कोठा पनि भ्यागुताहरू भरिए।

31 גְּבוּלָם : גְּבוּלָם
सीमानामा तिनीहरूको-सबै
H1366 H3605

בְּכָל- : בְּכָל-
तिनीहरूको-सबै
H3605 H3605

כְּנִים : כְּנִים
जुम्राहरू तिनीहरूको-झुण्ड
H3654 H6157

עָרָב : עָרָב
झिङ्गाहरूको-झुण्ड
H6157 H6157

וַיָּבֵא : וַיָּבֵא
र-आयो
H0935 H0935

אָמַר : אָמַר
भन्नुभयो
H0559 H0559

परमेश्वरले आज्ञा दिनुभयो, अनि झिङ्गाहरू र जुम्राहरू आउन थाले। तिनीहरू चारैतिर फैलिएर गए।

32 בְּאֲרָצָם : בְּאֲרָצָם
तिनीहरूको-देशमा
H0776 H0776

לְהִבֹת : לְהִבֹת
ज्वालाहरू
H3852 H3852

אֵשׁ : אֵשׁ
आगोको
H0784 H0784

בְּרַד : בְּרַד
असिनामा
H1259 H1259

גְּשְׁמֵיהֶם : גְּשְׁמֵיהֶם
तिनीहरूको-पानीलाई
H1653 H1653

נָתַן : נָתַן
दिनुभयो
H5414 H5414

परमेश्वरले वर्षालाई असिनामा परिवर्तन गर्नुभयो। बिजुलीको प्रहार तिनीहरूको देशभरि पयौँकियो।

33 גְּבוּלָם : גְּבוּלָם
तिनीहरूको-सीमानामा
H1366 H1366

עֵץ : עֵץ
रूखहरू
H6086 H6086

וַיִּשְׁבֵּר : וַיִּשְׁבֵּר
र-भाँच्यो
H7665 H7665

וּמִנְתָּם : וּמִנְתָּם
नेभाराका-रूखहरू
H8384 H8384

גִּפְנִים : גִּפְנִים
तिनीहरूका-द्राखाहरू-र
H1612 H1612

וַיָּרָן : וַיָּרָן
र-मार्यो
H5221 H5221

परमेश्वरले तिनीहरूको अङ्कुरका र नेभाराको रूखहरू ध्वंश पारी दिनुभयो। परमेश्वरले सारा रूखहरू ध्वंश पारी दिनुभयो।

34 מְסַפֵּר : מְסַפֵּר
गन्ती-नभएको
H4557 H4557

וְאִין : וְאִין
र-असङ्ख्य
H0369 H0369

וַיִּלֶּק : וַיִּלֶּק
र-टिङ्गीहरू
H3218 H3218

אֲרָבָה : אֲרָבָה
सलहहरूको-झुण्ड
H0697 H0697

וַיָּבֵא : וַיָּבֵא
र-आयो
H0935 H0935

אָמַר : אָמַר
भन्नुभयो
H0559 H0559

परमेश्वरले आज्ञा दिनुभयो, अनि सलहहरू र फटेङ्ग्राहरू आउन थाले। तिनीहरू अनगन्ति थिए।

35 אֲדָמָה : אֲדָמָה
तिनीहरूको-भूमिको
H0127 H0127

פְּרִי : פְּרִי
फल
H6529 H6529

וַיֵּאכַל : וַיֵּאכַל
र-खायो
H0398 H0398

בְּאֲרָצָם : בְּאֲרָצָם
तिनीहरूको-देशमा
H0776 H0776

עֵשֶׂב : עֵשֶׂב
बिरुवाहरू
H6212 H6212

כָּל- : כָּל-
सबै
H3605 H3605

וַיֵּאכַל : וַיֵּאכַל
र-खायो
H0398 H0398

सलहहरू र फटेङ्ग्राहरूले देशका सारा उद्भिद्हरू खाएर नष्ट पारिदिए। तिनीहरूले खेतका सारा अन्नबालीहरू खाई नष्ट पारिदिए।

36 אוֹנִים : אוֹנִים
शक्तिको तिनीहरूको-सबै
H0202 H3605

לְכָל- : לְכָל-
तिनीहरूको-सबै
H3605 H3605

רְאשֵׁית : רְאשֵׁית
प्रथमजन्माहरू
H7225 H7225

בְּאֲרָצָם : בְּאֲרָצָם
तिनीहरूको-देशमा
H0776 H0776

בְּכוֹר : בְּכוֹר
जेठा
H1060 H1060

כָּל- : כָּל-
सबै
H3605 H3605

וַיָּרָן : וַיָּרָन
र-मार्यो
H5221 H5221

त्यसपछि तिनीहरूको देशमा परमेश्वरले पहिलो जन्मेका प्रत्येक पुत्रलाई मारिदिनु भयो। परमेश्वरले प्रत्येक पुरूषको शक्ति प्रमाणलाई नष्ट पार्नु भयो।

37 כּוֹשֵׁל : כּוֹשֵׁל
ठेस-खाएको
H3782 H3782

בְּשִׁבְטֵי : בְּשִׁבְטֵי
तिनीहरूका-कुलहरूमा
H7626 H7626

וְאִין : וְאִין
र-कुनै
H0369 H0369

וְזָהָב : וְזָהָב
सुनसित
H2091 H2091

בְּכֹסֶף : בְּכֹסֶף
चाँदी-र
H3701 H3701

וַיִּזְצִיאוּ : וַיִּזְצִיאוּ
र-निकाल्नुभयो
H3318 H3318

त्यसपछि उहाँले आफ्ना मानिसहरू मिश्रबाट निकाल्नु भयो। तिनीहरूले आफूसँग सुन र चाँदीहरू लिएर आए। परमेश्वरका मानिसहरू कोही पनि ठोकिएनन् र लडेनन्।

38 עֲלֵיהֶם : עֲלֵיהֶם
तिनीहरूमाथि
H6343 H6343

פָּחַד- : פָּחַד-
तिनीहरूको-डर
H5307 H5307

נֶפֶל : נֶפֶל
परेको-थियो
H5307 H5307

כִּי- : כִּי-
किनकि
H5307 H5307

בְּצִאתָם : בְּצִאתָם
तिनीहरूको-जानेमा
H3318 H3318

מִצְרַיִם : מִצְרַיִם
मिस्र
H4714 H4714

שָׂמַח : שָׂמַח
आनन्दित-भयो
H8055 H8055

परमेश्वरका मानिसहरू गएका देखेर मिश्रवासीहरू खुशी भए किनभने तिनीहरूबाट उनीहरू भयभीत थिए।

39 לַיְלָה : לַיְלָה
रात
H3915 H3915

לְהָאִיר : לְהָאִיר
उज्यालो-गर्न
H0215 H0215

אִישׁ : אִישׁ
र-आगो
H0784 H0784

לְמֹסָר : לְמֹסָר
ओट-लगाउन
H4539 H4539

עָנָן : עָנָן
बादल
H6051 H6051

פָּרַשׁ : פָּרַשׁ
फैलाउनुभयो
H6566 H6566

परमेश्वरले कम्बल जस्तो बादल फिँजाई दिनुभयो। परमेश्वरले आफ्नो आगो राती उज्यालो पार्नलाई तिनीहरूलाई दिनुभयो।

40
 שָׁאֵל וַיָּבֵא שְׁלוֹ וְלָחֶם שְׁמַיִם יִשְׁבִּיעֵם:
 मानुभयो र-ल्याउनुभयो बढाइहरू र-रोटीले स्वर्गको तृप्त-पार्यो
[H7592](#) [H0935](#) [H7958](#) [H3899](#) [H8064](#) [H7646](#)

मानिसहरूले भोजन मागे अनि परमेश्वरले तिनीहरूलाई वट्टाई चरा ल्याइदिनु भयो। परमेश्वरले स्वर्गबाट तिनीहरूलाई प्रशस्त खानेकुरा र रोटीहरू दिनुभयो।

41
 פָּתַח צוֹר וַיַּזְוֶבוּ מַיִם הָלָכוּ בְּצִיּוֹת נָהָר:
 खोल्नुभयो चट्टान र-बग्यो पानीहरू बगे सुक्खा-जमिनमा नदी
[H6697](#) [H2100](#) [H4325](#) [H1980](#) [H6723](#) [H5104](#)

परमेश्वरले चट्टानलाई खण्डित पार्नु भयो अनि त्यहाँबाट भुलभुल पानी निस्क्यो। मरूभूमिमा नदी बग्न थाल्यो।

42
 כִּי-זָכַר אֶת-דְּבַר קְדָשׁוֹ אֶת-אַבְרָהָם אֶת-עֲבָדָיו:
 किनकि सम्झनुभयो आफ्नो पवित्र-वचन पवित्रताको अब्राहामलाई आपनो दास
[H2142](#) [H0853](#) [H1697](#) [H6944](#) [H0853](#) [H5650](#)

परमेश्वरले उहाँको वचन सम्झनु भयो। परमेश्वरले आपना दास अब्राहामसँग गर्नु भएको वचन सम्झनुभयो।

43
 וַיִּזְעַא עֲמוֹ בְּשֹׁשׁוֹן אֶת-בְּחִירָיו:
 र-निकाल्नुभयो आपना-जनतालाई आनन्दसित आनन्दसित छनौटहरूलाई
[H3318](#) [H8342](#) [H7440](#) [H0853](#) [H0972](#)

परमेश्वरले आपना मानिसहरू मिश्रबाट निकालेर ल्याउनु भयो। मानिसहरू खुशी र आनन्दले गाउँदै, गाउँदै निस्किए!

44
 וַיִּתֵּן לָהֶם אֲרָצוֹת גּוֹיִם וַעֲמָל וְלְאֻמִּים יִירָשׁוּ:
 र-दिनुभयो तिनीहरूलाई जातिहरूका जातिहरूका-देशहरू जातिहरूका र-जनताहरूको-परिश्रमको र-जनताहरूको जातिहरूको
[H5414](#) [H1992](#) [H0776](#) [H5999](#) [H3816](#) [H3423](#)

तब परमेश्वरले तिनीहरूलाई देश दिनुभयो, जहाँ अन्य मानिसहरू बस्दै गरेका थिए। परमेश्वरका मानिसहरूले अन्य मानिसहरूले गर्नु परेका परिश्रमका चीजहरू पाए।

45
 וַיְעַבְרֻךְ יִשְׂרָאֵל וַיִּקְחוּ וַתֹּרְתָיו וַיְנַצְרוּ הַלְלוּ-יָהּ:
 यसकारण तिनीहरूले उहाँका-विधिहरू उहाँका-नियमहरू र-उहाँका पालन-गरून् पालन-गरून् प्रशंसा-गर्नुहोस् परमप्रभुलाई
[H5668](#) [H8104](#) [H2706](#) [H8451](#) [H5341](#) [H3050](#)

परमेश्वरले त्यसो गर्नुभयो, किनकि उहाँका मानिसहरूले उहाँका नियमहरू पालन गर्न सकुन। यसकारण तिनीहरूले होशियारीसाथ उहाँका व्यवस्थाहरू पालन गर्न सकुन। परमप्रभुको प्रशंसा गर!